

१. तोचिगी कर कार्यालयको अन्तिम कर फिर्ता घोषणा बारे जानकारी !

सन् २०२० सालको अन्तिम कर फिर्ता घोषणा, आउँदो सन् २०२१ साल फेब्रुअरी १६ तारिख देखि मार्च १५ तारिख सम्म, कातायानागीच्योउ को “तोचिगी स्योउकोउ काईगिस्यो दाई हल” मा गर्न सकिन्छ ।

जापानमा कर तिरिरहनु भएका सबै विदेशी नागरिकहरूले स्वदेशमा रहेका आफन्तहरूलाई पैसा पठाउने गर्नु हुन्छ भने, ति आफन्तहरूको संख्या अनुसार, कर सस्तो हुने व्यवस्था छ ।

मूल रूपमा, आफू कामगर्ने कम्पनीमा, वर्ष-अन्त समायोजन गर्ने बेलामा, “स्वदेशमा रहेका आफन्तहरूको लागि निर्भर कटौती” लागू गरेर, लाग्ने करको हिसाब गरिन्छ तर, आफू कामगर्ने ठाउँमा, पैसा पठाएको आफन्तहरू छन् भन्ने कुराको जानकारी नदिएको भएमा, स्वयंले यसको लागि पहल गर्नुपर्ने हुन्छ ।

स्वदेशमा बस्ने आफन्तहरू लागू गर्न, “नाता प्रमाणित कागजात” र “पैसा पठाएको कागजात” पेशगर्न जरुरी छ ।

“नाता प्रमाणित कागजात” भन्नाले, तपाईंको आयमा आश्रित आफन्तहरूको ठेगाना, आफूसंगको रक्तसम्बन्ध प्रमाणित गर्ने कागजातहरू हुन् । जस्तै, परिवार दर्ताको एक प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, राहदानी फोटोकपि आदि ।

“पैसा पठाएको कागजात” भन्नाले, कुनै वित्तीयसंस्था मार्फत, स्वदेशका आफन्तलाई पैसा पठाएको भनि प्रमाणित गर्ने कागजातहरू हुन् । जस्तै, पैसा पठाउँदा भर्नु पर्ने निवेदन फारम, पैसा पठाएको प्रमाणपत्र, क्रेडिटकार्ड प्रयोग गरेको प्रमाणपत्र आदि ।

यस्ता कागजातहरू यदि विदेशी भाषामा लेखिएकाछन् भनेम जापानी भाषामा अनुवादित प्रति पनि संलग्न राखेर पेशगर्नु पर्दछ ।

यो पटकको अन्तिम कर फिर्ता घोषणामा. कार्यक्रम स्थलको भीडबाट जोगिनको लागि, सोहिदिन त्यहाँ वितरण गरिने “काईज्योउ आन्नाईह्योउ” (कार्यक्रम स्थलको जानकारी तालिका), अथवा अग्रिम रूपमा जारी गरिने “न्यूज्योउ सेइरिकेन्” अथवा प्रवेश टिकट लिन जरुरी छ ।

अन्तमा, मास्क लगाउने र हात तथा आँलाहरूको किटाणु शोधन आदि, नौलो कोरोना भाईरस संक्रमण रोकथाममा सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।

२. माईनम्बर कार्ड केंकोउ होकेश्यो (स्वास्थ्य बीमा प्रमाणपत्र) को रूपमा प्रयोग गर्न सम्भव बारे जानकारी !

सन् २०२१ सालको मार्च महिनाबाट, माईनम्बर कार्ड स्वास्थ्य बीमा प्रमाणपत्रको रूपमा प्रयोग गर्न सकिने भएकोछ ।

स्वास्थ्य बीमा प्रमाणपत्र प्रयोग गर्न आवेदन प्रक्रिया पूरा भैसकेको भए, स्वास्थ्य बीमा प्रमाणपत्र (होकेन्श्यो) हारेपनि, माईनम्बर कार्डले चिकित्सा संस्थान तथा फार्मसी (औषधि पसल) प्रयोग गर्न सकिन्छ ।

यद्यपि, “अन्-लाईन योग्यता पुष्टिकरण” गर्ने व्यवस्था भएका चिकित्सा संस्थान तथा (फार्मसी) औषधि पसलमा मात्र यो सुविधा लागू हुनेछ । पहिलेको केंकोउ होकेश्यो पनि, अहिले सम्मको जस्तै प्रयोग गर्न सकिन्छ ।

माई नम्बर कार्डलाई केंकोउ होकेश्योको रूपमा प्रयोग गर्नको लागि, अग्रिम निवेदन दिनु आवश्यक छ ।

केंकोउ होकेन्श्योको रूपमा प्रयोग गर्नको लागि दिईने निवेदन, कम्प्युटर तथा स्मार्टफोनबाट माईनम्बर पोर्टलसाईट “माईनापोर्टल” मा लगइन् गरेर, अन्-लाईनद्वारा प्रक्रिया चाल्न सकिन्छ ।

शियाकुस्योको होकेन् इर्योउ-कामा, केंकोउ होकेन्श्यो प्रयोगको निवेदन गर्न सहयोगको लागि, काउन्टरमा कम्प्युटर राखिएकोछ ।

उक्त कम्प्युटर प्रयोग गर्नसकिने समय, बिहान ८:३० बजे देखि बेलुकी ५:१५ बजे सम्म रहेकोछ ।

निवेदन दिंदा आवश्यक पर्ने वस्तु चाँहि, माई नम्बर कार्ड र उक्त कार्ड प्राप्त गर्दा राखिएको ४ डिजिटको पिन कोड हो ।

अवश्यपनि यो सुविधाको उपयोग गर्नुहोस् ।

3. नौलो कोरोना भाईरस संक्रमण रोकथामको बारेमा जानकारी !

नयाँ बर्ष आएपनि, नौलो कोरोना भाईरस संक्रमण मा सावधान रहौं ।

तोचिगी नगरमा, नगरवासीहरु सबैलाई, सर्वप्रथम मास्कको प्रयोग अनि भेन्टिलेशन त्यसपछि ३ सघनहरु त्याग्ने, हातधुने आदि, आधारभूत संक्रमण रोकथामका उपायहरु अनिवार्य रूपमा पालन गर्नहुन अनुरोध गरिन्छ ।

३ सघनहरु भन्नाले, १.भेन्टिलेशन नभएको स्थान २. मानिसहरुको भीड र ३. एकार्का संग कुरागर्दा बिचको दूरी ।

यसबाहेक, संक्रमणको जोखिम बढाउने “५ वटा कुराहरु” मा सावधानी अपनाउन आहवान गरिएकोछ । विशेषरूपमा, खाने र पिउनेको साथ सामाजिक जमघट, धेरै मानिसहरु र लामो समय लगाएर खानपिन, विना मास्क कुराकानी, साँगुरो ठाउँमा संगसंगै बस्नु, कामगर्ने ठाउँमा विश्राम समयमा विश्राम-कक्ष/धुम्रपान कक्ष/कपडा फेर्ने कक्ष आदि ठाउँहरु परिवर्तन हुँदा, संक्रमणको जोखिम बढ्ने हुनाले अत्यन्त सावधान रहन जरुरी छ ।

अनि, काममा लैजाने/ल्याउने वाहनभित्र पनि मास्क प्रयोग गरि कुराकानी कमगर्ने गरौं ।

जापानको जुनसुकै कुनामा गएपनि संक्रमण फैलिरहेकोछ । अनावश्यक तथा गैर जरुरी भ्रमण (घरबाट बाहिर निस्कने काम) सकेसम्म कम गरौं ।

तोचिगी नगर कोकुसाई कोउर्युउ क्योउकाई (तोचिगी अन्तर्राष्ट्रिय संस्था) मा, हरेक बर्ष आयोजना गरिरहेको “जापानी भाषा भाषण प्रतियोगिता” र “तोचिगी अन्तर्राष्ट्रिय मेला” रद्द गर्ने निर्णय भएको बारे जानकारी गराईन्छ ।

यहाँहरु सबैको समझदारीको लागि अनुरोध गरिन्छ ।